



# नेपाली राजदूतावास

## Embassy of Nepal

Pretoria,  
The Republic of South Africa

### प्रेस विज्ञप्ति



माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री रामेश्वर राय यादवले मौरिससका प्रधानमन्त्री महामहिम श्री प्रविन्दकुमार जुगनाउथसंग आज पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा गत जुन, २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देश बीच आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीले महामहिम प्रधानमन्त्री श्री जुगनाउथलाई गर्नु भएको निमन्त्रणा स्मरण गराउँदै यस वर्ष 'जलवायु परिवर्तन' शीर्षकमा सम्वाद हुन गईरहेको र नेपाल तथा मौरिसस दुवै देश यसबाट पर्ने असरबाट जोखिमयुक्त रहेकाले मौरिससको सहभागिता महत्वपूर्ण हुने कुरा माननीय मन्त्री श्री यादवले उल्लेख गर्नुभयो । माननीय मन्त्री यादवले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा मौरिससबाट लगानीको लागि आव्हान समेत गर्नुभयो । मौरिससका प्रधानमन्त्री महामहिम श्री जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन समेत व्यक्त गर्नु भयो ।

तत्पश्चात माननीय मन्त्री श्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम श्री महेन् कुमार सिरुत्नसंग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरूको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी भएको थियो ।

यस अघि आजै माननीय मन्त्री लगायतका नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँको व्यवस्थापिका नेसनल एसेम्बलीको सभा सञ्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो । सो अवसरमा माननीय मन्त्री लगायत प्रतिनिधि मण्डलका सदस्यहरूलाई मौरिससका सभामुखले स्वागत गर्नुभएको थियो ।



# नेपाली राजदूतावास

## Embassy of Nepal

Pretoria,

The Republic of South Africa



हिजो विहान माननीय मन्त्री यादवले मौरिशसका श्रम मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम श्री सुदेश सत्कम कालिचरनसंग गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षबाट निरन्तर सहकार्य गर्दै जाने बारेमा घनिभूत छलफल भयो । तत् पश्चात द्विवक्षीय समझदारी अनुरूपको संयुक्त कार्य समूहको बैठक बसेको थियो । उक्त अवसरमा सम्झौता अनुरूपको मर्यादित कामदार भर्ना संग सम्बन्धित सबै प्रक्रियाहरूका विषयमा तथा सो संग सम्बन्धित लागतहरूको विषयमा समेत विस्तृत छलफल भयो ।

त्यसैगरी आजै मौरिससस्थित रोजगारदाताहरूको संगठनका प्रमुख तथा प्रतिनिधिहरूसंग विदेशी कामदारको माग रहेका होटल, उत्पादन, पूर्वाधार, सुरक्षा, सेवा लगायतका क्षेत्रहरूका बारेमा विस्तृत छलफल भयो । सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको थियो ।

माननीय मन्त्री श्री यादव मौरिशसका श्रम, मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम श्री सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मौरिशसको औपचारिक भ्रमणमा रहनुभएको छ ।

माननीय मन्त्री श्री यादवसंगै मन्त्रालयका सचिव श्री विनोद के सी नेतृत्वको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको बैठकमा सहभागि हुन मौरिसस भ्रमणमा रहेको छ ।

नेपाली राजदूतावास, प्रिटोरिया

२०७६/११/१६